

टीम नर्थ योर्कशायरको भाग बन्नुहोस्

कोवडि - १९ बाट तपाईंका साथी र परिवारलाई जोगाउनुहोस्

- नयिमति रूपमा आफ्नो हात धुनुहोस् ।
- २० सेकेन्डको लागी साबुन र पानी वा हात स्यानिटाइजर प्रयोग गर्नुहोस् ।
- नर्थ योर्कशायरमा सबैलाई सुरक्षित राख्न तपाईंको भूमिका खेल्नुहोस् ।



STAY SAFE
IN NORTH YORKSHIRE

यदी तपाईंलाई ज्वरो, खोकी या सुंघने क्षमतामा बदलाव, स्वादमा परिवर्तन जस्ता लक्षणहरु देखापरेमा या छन् भने "टेस्ट" अर्थात् परीक्षण को लागी यहाँ www.northyorks.gov.uk/TestandTrace बूक गर्नुहोस र घरमा आफुलाई सेल्फ आइसोलेट गर्नुहोस् ।